



शहीदनगर नगरपालिका

विनियोजन ऐन, २०७४

नगर सभाबाट स्वीकृत मिति: २०७४/०९/२८

शहीदनगर नगरपालिका

शहीदनगर नगरपालिका
विनियोजन ऐन, २०७४

शहीदनगर नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को सेवा र कार्यहरूको लागि स्थानिय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्थागर्ने बनेको ऐन

सभाबाट स्वीकृत मिति: २०७४/०९/२८

प्रस्तावना: शहीदनगर नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्ने बाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम शहीदनगर नगरा सभाले यो ऐन बनाएको छ ।

- संक्षिप्तनाम प्रारम्भ: (१) यस ऐनको नाम "शहीदनगर नगरपालिकाको विनियोजन ऐन, २०७४" रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
- आर्थिक वर्ष २०७४/०७५ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिकवर्ष २०७४/०७५ को निमित्त शहीदनगर नगरकार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र बित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ४३८२११०००।- (अक्षरुपी त्रिचालीस करोड बियासी लाख एघार हजार मात्र) मा नबढाई निर्देष्ट गरिए बमोजिम सञ्चितकोष बाट खर्च गर्ने सकिनेछ ।
- विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७४।०७५ को निमित्त शहीदनगर नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनी कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सोशीर्षकको जम्मा रकमको १० प्रतिशत मा नबढने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरू बाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

(४) कार्यपालिकाले स्वीकृत वार्षिक बजेटको अधीनमा रही कुनै शीर्षकबाट पूँजिगत शीर्षकमा २५ (पच्चीस) प्रतिशतमा नबढाई रकमान्तर गर्न सक्नेछ । (स्थानिय सरकार संचालन ऐन २०७४ को नियम ७९)

अनुसूची - १

(दफा २ संग सम्बन्धि)

नेपालको संबिधानको धारा २२९ (२) बमोजिम
संश्रित कोषबाट विनियोजन हुने रकम

रु. हजारमा

क्र.स.	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूँजिगत खर्च	वित्तियव्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१		शहीदनगर नगरपालिका	३२३४६	१३३५४२		१६५८८८
२		वडा समिति	१८०००	७२०००		९००००
३		विषयगत शाखा				
४		ऋणको साँवा ब्याँज भुक्तानी	-	-	-	-
५		लगानी (शेयर/ऋण)	-	-	-	-
६		अवण्डा रकम				१२५००
७		समपुरक कोष (Matching Fund)				७८७९
८		सस्रत अनुदान		१०३४१६		१०३४१६
९		जेष्ठ नागरिक समाजिक सुरक्षा	५२९७७			५२९७७
१०		पोषन कार्यक्रम	१४२४			१४२४
११		स्थानिय सासन संचालन तथा समुदायिक विकाश कार्यक्रम	१०६०			१०६०
१२		किशोरी शिक्षा	५६७			५६७
१३		सडक वोड	२५००			२५००
		जम्मा				४३८२११

नोट:- सि.नं. ६ र ७ मा उल्लेखित अवण्डा तथा समपुरक कोष को रकम कार्यपालिकाले निर्णय गरेको वजेट कार्यक्रममा खर्च गर्ने ।